



महिला लघुवित्त बित्तीय संस्था लिमिटेड
MAHILA LAGHUBITTA BITTAYA SANSTHA LTD
 केन्द्रीय कार्यालय साँगा, काभ्रे

Unaudited Financial Statement (Quarterly)
As on 2nd Quarter (30 Paush 2078) For the Fiscal Year (2078/79)

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending (2078 Paush End)	Previous Quarter Ending (2078 Asoj End)	Corresponding Previous Year Quarter Ending (2077 Paush End)
1	Total Capital & Liabilities (1.1 to 1.7)	4,077,010.89	3,787,113.71	2,979,367.53
1.1	Paid-up Capital	147,500.00	100,000.00	60,000.00
1.2	Reserves and Surplus	231,760.16	228,940.46	182,407.47
1.3	Debenture and Bond		-	-
1.4	Borrowings	2,449,337.34	2,365,544.53	1,885,404.23
1.5	Deposits	1,127,490.03	1,015,877.17	785,339.67
	a. Domestic Currency	1,127,490.03	1,015,877.17	785,339.67
	b. Foreign Currency		-	-
1.6	Income Tax Liabilities	35,075.28	12,290.19	23,508.54
1.7	Other Liabilities	85,848.08	64,461.35	42,707.62
2	Total Assets (2.1 to 2.7)	4,077,010.89	3,787,113.71	2,979,367.53
2.1	Cash & Bank Balance	19,966.80	19,185.75	15,099.52
2.2	Money at call and short Notice	77,074.93	61,627.24	95,721.86
2.3	Investments	20,000.00	20,000.00	20,000.00
2.4	Loans & Advances	3,910,257	3,653,781	2,814,253
2.5	Fixed Assets	17,464.65	11,867.96	12,428.60
2.6	Non Banking Assets		-	-
2.7	Other Assets	32,247.94	20,651.32	21,864.92
3	Profit and Loss Account	Up to this Quarter	Up to Previous Quarter	Corresponding Previous Year Quarter Ending
3.1	Interest income	268,956.90	124,899.36	167,669.36
3.2	Interest Expense	123,996.02	59,327.85	69,032.99
A	Net Interest Income (3.1-3.2)	144,960.88	65,571.51	98,636.37
3.3	Fees Commission and Discount	44,781.64	21,381.42	44,565.35
3.4	Other Operating Income		-	
3.5	Foreign Exchange Gain/Loss (Net)		-	
B	Total Operating Income (A+3.3+3.4+3.5)	189,742.52	86,952.93	143,201.72
3.6	Staff Expenses	57,898.66	31,225.81	42,266.80
3.7	Other Operating Expenses	13,440.82	5,707.20	10,904.99
C	Operating profit Before Provision (B-3.6-3.7)	118,403.03	50,019.92	90,029.93
3.8	Provision for Possible Loss	80,300.59	30,624.79	24,812.87
D	Operating profit (C-3.8)	38,102.44	19,395.13	65,217.06
3.9	Non Operating Income/Expenses (Net)	227.31	-	
3.10	Write Back of Provision for Possible Loss	91,578.69	26,124.11	20,236.92
E	Profit From Regular Activities (D+3.9+3.10)	129,908.44	45,519.24	85,453.98
3.11	Extraordinary Income/Expenses (Net)	-	-	
F	Profit Before Bonus and Taxes (E+3.11)	129,908.44	45,519.24	85,453.98
3.12	Provision For Staff Bonus	12,990.84	4,551.92	7,768.54
3.13	Provision For Tax	35,075.28	12,290.19	23,305.63
G	Net Profit/Loss (F-3.12 -3.13)	81,842.32	28,677.12	54,379.80
4	Ratios			
4.1	Capital Fund to RWA	9.54%	8.80%	8.26%
4.2	Non Performing Loan (NPL) to Total Loan	2.84%	3.05%	1.45%
4.3	Total Loan Loss Provision to total NPL	108.37%	120.84%	115%
4.4	Cost of Funds	11.23%	8.36%	6.36%
4.5	CD Ratio (Calculated as per NRB Directives)	357.83%	373.45%	358.35%

Note : The above Figures are subject to change upon otherwise instruction from statutory Auditors & Supervising Authority.

Interest Rate	
Deposit	5 - 8.91%

आ.व. २०७८/७९ को दोश्रो त्रैमासिक विवरण

१. प्रमुख वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण :

यस वित्तीय संस्थाको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरू (आवश्यकतानुसार बाषिकिकरण गरिएको) निम्न बमोजिम रहेको छ ।

प्रति शेयर आम्दानी रु.	प्रति शेयर बजार मूल्य	मूल्य आम्दानी अनुपात (गुणा)	प्रति शेयर खुद किताबी मूल्य रु.	प्रति शेयर कुल सम्पत्तीको मूल्य रु.	तरलता अनुपात प्रतिशत
११०.९७	३६८०	३३.९६	२५७.९३	२,७६४.०८	६.७५%

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलता कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

तरलता संकुचन र कोरोना महामारीको प्रतिकूल अवस्थाका बावजुत त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबारको बृद्धिसँगै संस्थाको बचत मौज्दात, आम्दानी र तरलता सन्तोषजनक रहेको छ । कर्जा लगानीमा बृद्धि, लक्ष्य अनुसार कर्जाको सांवा तथा व्याज असुली, सञ्चालन खर्चमा मितव्ययीता गर्न सफल भएकोले खुद मुनाफा संतोषजनक रूपमा बृद्धि भएको छ ।

ख. आगामी अवधिको व्यवसायीक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

हाल सञ्चालनमा रहेका शाखा कार्यालयहरू तथा अन्य लघुवित्त वित्तीय संस्थाको पहुँच कम रहेका स्थानहरूमा शाखा कार्यालय स्थापना र कार्यक्षेत्र विस्तार तथा उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूलाई प्राप्ति/मर्जर गरी थप कार्यक्षेत्र र कार्यक्रमलाई विस्तार गर्ने संस्थाको नीति रहेको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरूको बचत बृद्धि गर्ने नीतिलाई निरन्तरता दिइने छ । आन्तरिक तथा बाह्य श्रोतहरूको परिचालन तथा सहकार्यमा यस संस्थासँग आवद्ध सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ । कर्मचारीहरूको संस्था प्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरूलाई निरन्तरता दिइने छ ।

चालु आ.व.को यस त्रैमास अन्त्यसम्मको वित्तीय संस्थाले हासिल गरेको प्रगति निम्नानुसार रहेको छ ।

विवरण	गत आ.व.(२०७७/७८) आषाढ मसान्त	चालु आ.व. (२०७८/७९)	
		२०७८ पौष मसान्त	वृद्धि प्रतिशत
कुल सदस्य संख्या	५५,३७७	६१,४३६	११%
कुल लगानीमा रहिरहेको रकम (रु.हजारमा)	३,४३८,६९६	४,०३४,५०२	१७%
बाँकी बचत (रु.हजारमा)	९२८,०९०	१,१२७,४९०	२१%

ग. बिगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गको लागि लघुवित्त संस्थाहरूलाई प्रवाह गर्ने थोक कर्जाको प्रकार तथा व्याजदरको कारण कोषको लागत दर बढ्न जाने जोखिम छ । पछिल्लो समयमा एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त सेवा प्रदायकहरूको उपस्थितिले सदस्यहरू बीच कर्जाको दोहोरोपना बढ्न गई कार्यक्रमको गुणस्तरमा दिनानुदिन हास आउने कारणहरूले संस्थालाई असर पार्न सक्छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

समीक्षा अवधिमा संस्थाले कुनै विरुद्ध मुद्दा दायर गरेको छैन र संस्था विरुद्धमा मुद्दा दायर भएको कुनै सुचना जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क. धितोपत्र विनियम बजारको खुल्ला बजार कारोबारले यस संस्थाको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

ख. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोबार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या	शेयर संख्या
५४९०	३०२९	३६८०	५९	८६४६	१७८९४८

५. समस्या तथा चुनौती :

क. कोभिड-१९ को महामारीका कारण समग्र वित्तीय क्षेत्रमा पर्न सक्ने दिर्घकालिन प्रभाव ।

ख. नियमनकारी निकायबाट हुन सक्ने नीतिगत परिवर्तनको कारण श्रृजना हुन सक्ने समस्या तथा चुनौती ।

ग. लघुवित्त संस्थाका शाखाहरूको बृद्धि तथा अस्वस्थ प्रतिस्पर्धाका कारण हुन सक्ने सदस्यहरूको दोहोरोपना ।

घ. लगानी योग्य रकमको अभाव ।

ङ. दक्ष जनशक्ति पलायन ।

६. संस्थागत सुशासन :

संस्थागत सुशासनका लागि कम्पनीको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति, कर्मचारी पदपूर्ति समिति लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरू मार्फत व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गरी सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने, सम्पादन गरिएका कार्यहरूको मूल्यांकन गर्ने र सोको समीक्षाको आधारमा उपयुक्त रणनीति अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएको निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य सम्बन्धित ऐन र कानूनको अनुपालना गरिनुका साथै आवश्यकता अनुसार संस्थाको कार्यक्रमलाई सबल र सक्षम बनाउन आवश्यक नीति नियमहरू बनाई लागू गरिएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तर दायित्व लिन्छु । साथै म यो